



मोरङ उद्योग व्यापार संघ

MORANG CHAMBER OF COMMERCE & INDUSTRY

(साविक: मोरङ व्यापार संघ, Biratnagar Merchants' Association)

(Founder Member of NCCI) (Est. 1951 AD (वि.सं. २००९))

प्रेस विज्ञप्ति

नेपाल राष्ट्र बैंकद्वारा प्रत्येक वर्ष तयार गरिने मौद्रिक नीतिले मुलुकको वित्तीय स्थायित्व कायम गर्नुका साथै उद्योग, व्यापार तथा समग्र आर्थिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएको सर्व विदित नै छ । यसै सन्दर्भमा, आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति मार्फत राष्ट्र बैंकले निम्न केही विषयवस्तुहरू सम्बोधन गर्नु पर्ने आवश्यक देखिएको हुँदा मोरङ उद्योग व्यापार संघको तर्फबाट नेपाल राष्ट्र बैंक समक्ष हाम्रा निम्न सुझावहरू प्रस्तुत गर्न गई रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

मौद्रिक नीति २०८२/०८३का लागि संघका सुझावहरू:

- आर्थिक वृद्धिका लागि दिगो आधारको रूपमा रहेको पूँजी बजारको समावेशी विकास गर्न अपरिहार्य छ । यस अवस्थामा व्यक्तिगत तथा पारिवारिक लगानीकर्ताको हकमा हाल शेयर धितो कर्जा सीमा कुल रु. १५ करोडको सीमा रहेकोमा त्यस सीमालाई कुल ३० करोड कायम गर्नु पर्दछ । साथै, नेपाली पूँजी बजारमा आप्रवासीले पनि नियन्त्रित र प्रत्यक्ष तवरले निवेश गर्न सक्ने सहज व्यवस्था बनाइनु पर्दछ ।
- हाल घरजग्गा (Real Estate)को हकमा मुल्यांकनको ५० प्रतिशत मात्र कर्जा दिने व्यवस्था रहेको तथा कारोबारको अवस्था न्यून रहेकोले सो सीमालाई ७० प्रतिशत कायम गरी घरजग्गा कारोबारलाई प्रोत्साहित गरिनु पर्दछ ।
- हाल बैंकहरूमा पर्याप्त तरलता उपलब्ध रहेकोले त्यसलाई उत्पादनमुलक क्षेत्रमा प्रवाह गरी मुलुकको उत्पादकत्व बनाउन उत्पादनमुलक उद्योगहरूका लागि निर्धारित कारोबार रकमको ४० प्रतिशतको चालु पुँजी कर्जा सीमालाई ६० प्रतिशत कायम गरिनु पर्दछ ।
- साना तथा मझौला उद्योग/व्यवसायको हकमा निर्धारित २ करोडको कर्जा सीमालाई ५ देखि १० करोड कायम गर्नुका साथै निजहरूको कर्जाको पुर्नसंरचना तथा पुर्नतालिकिकरण (Loan Re-structuring)को व्यवस्था गरिनु पर्दछ ।
- निरन्तर दुई वर्ष घाटामा देखिने उद्योग/व्यवसायहरूको ऋण र व्याजदरका सन्दर्भमा, उद्योग/व्यवसायहरूको ऋणलाई Provision गर्दा Book Loss भन्दा Cash Loss लाई मान्यता दिनु पर्ने तथा Debt/Equity Ratio मिलेको व्यवसायहरूको ऋणहरूलाई खराब कर्जामा वर्गिकरण वा Loan Provisioning गर्न नहुने व्यवस्था गरिनु पर्दछ ।



+977-21-517173
+977-21-513915



morangccibr@gmail.com
morangbyaparsangh@gmail.com



P.O. Box No. 104, Pandit Meghraj Marg,
Biratnagar-7, Morang, Koshi Province, Nepal
www.morangcci.org.np



मोरङ उद्योग व्यापार संघ

MORANG CHAMBER OF COMMERCE & INDUSTRY

(साविक: मोरङ व्यापार संघ - Morang Merchants' Association)

(Founder Member of NCCI) (Established: 1951 AD (वि.सं. २००९))

- उद्योगहरूका लागि निर्धारित चालु पुँजी कर्जाको व्याजदर भन्दा स्थिर पुँजी कर्जाको व्याजदर न्यून रहने व्यवस्था गरिनु पर्दछ ।
- स्टार्टअप व्यवसायका लागि बैंक कर्जा र पहुँचलाई सहज बनाउने व्यवस्था गरिनु पर्दछ ।
- हाल विदेशी मुद्राको संचिति पर्याप्त रहेतापनि त्यसको समुचित प्रयोग बारे कुनै खास व्यवस्था नगरिएको देखिएकोले हाललाई विगतमा प्रतिबन्ध लगाइएका खाद्य वस्तुहरूको आयात खुल्ला गरी विदेशी मुद्रा संचितिलाई चलायमान बनाउनु पर्दछ ।
- बैंक तथा डिजिटल वालेट कम्पनीहरूले डिजिटल कारोबारमा लिने ट्रान्सफर शुल्क अत्याधिक रहेकोले डिजिटल भुक्तानी हुने रकमलाई वर्गिकरण गर्दै रु.१,०००/- सम्म - निःशुल्क, रु.१,००१/- देखि १ लाखसम्म - रु. १०/- र १ लाखभन्दा बढि रकममा - रु. २०/- शुल्क लिने पाउने व्यवस्था गरिनु पर्दछ ।
साथै, नेपालले भारतको यु.पी.आई. मार्फत रकम प्राप्त गर्ने गरेको तर भारतमा नेपालको डिजिटल भुक्तानी हुने नगरेकोले नेपालबाट पनि भारतको यु.पी.आई. मार्फत डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरिनु पर्दछ ।
- अत्याधिक बैंक विदाहरूका कारण उद्योग/व्यवसायमा प्रतिकूल असर पर्ने गरेकाले साप्ताहिक बाहेक वार्षिक अधिकतम १३ दिन (श्रमिक सरह) मात्र बैंक विदा हुने नीति ल्याउनु पर्दछ ।

धन्यवाद ।

अनुपम राठी

अध्यक्ष

मोरङ उद्योग व्यापार संघ

विराटनगर (मोरङ)

२०८२ आषाढ ११ गते, बुधबार



+977-21-517173
+977-21-513915



morangccibr@gmail.com
morangbyaparsangh@gmail.com



P.O. Box No. 104, Pandit Meghraj Marg,
Biratnagar-7, Morang, Koshi Province, Nepal
www.morangcci.org.np